

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण

सूचना सार्वजनिक गर्ने निकायको नाम: राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्ज ।
सूचना सार्वजनिक गरेको अवधि: वि.सं. २०७४ साल माघ १ देखि चैत्र मसान्तसम्म ।

१. राष्ट्रपतिको कार्यालयको स्वरूप र प्रकृति :

नेपालको संविधानको भाग ६ धारा ६१ बमोजिम नेपालमा राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिको व्यवस्था गरेको र धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय रहने व्यवस्था छ । सम्माननीय राष्ट्रपतिको प्रशासनिक सचिवालयको रूपमा स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु र समारोहको प्रशासनिक समन्वय, व्यवस्थापन तथा सचिवालयीय कार्य सञ्चालन गर्ने गर्दछ ।

२. राष्ट्रपतिको कार्यालयका कामहरु :

- प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख समेतको शपथ ग्रहण गराउने सम्बन्धी कार्य,
- न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख तथा अन्य सदस्यहरु, महान्यायाधिवक्ता, प्रधान सेनापति, संघीय संसदको महासचिव, प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव तथा नेपाली राजदूतको नियुक्ति गर्ने सम्बन्धी कार्य,
- व्यवस्थापिका संसद बैठकको आव्हान र अन्त्य गर्ने तथा व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने सम्बन्धी कार्य,
- संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन ग्रहण सम्बन्धी कार्य,
- विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी कार्य,
- सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्य,
- उपाधि, सम्मान र विभूषण प्रदान सम्बन्धी कार्यक्रम व्यवस्थापन कार्य,
- विदेशी राजदूतहरुको लागि सहमति (एग्रीमो) प्रदान सम्बन्धी कार्य,
- विदेशी राजदूतहरुको ओहदाको प्रमाणपत्र ग्रहण गर्ने सम्बन्धी कार्यक्रम व्यवस्थापन कार्य,
- संकटकालीन अवस्थाको घोषणा सम्बन्धी कार्य,
- नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन सम्बन्धी कार्य,
- बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिबाट हुने सम्बोधन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिबाट हुने शुभकामना सन्देश तयारी सम्बन्धी कार्य,

- सम्माननीय राष्ट्रपतिको स्वदेशी तथा विदेशी ब्यक्तित्वहरूसँग भेटघाटको व्यवस्थापन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिज्यूलाई वा राष्ट्रपति कार्यालयलाई सम्बोधन गरी प्राप्त पत्र, निवेदन पत्र वा ज्ञापन पत्र व्यवस्थापन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिको स्वदेशभित्रको भ्रमण व्यवस्थापन सम्बन्धी कार्य,
- कार्यालयको वार्षिक कार्यक्रम कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण सम्बन्धी कार्य,
- संविधान तथा प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्यहरु ।

३. राष्ट्रपतिको कार्यालयमा रहको कर्मचारी दरवन्दी सङ्ख्या र कार्यविवरण :

सि.नं.	पद	श्रेणी/तह	सेवा	समुह	संख्या	कैफियत
१	सचिव	विशिष्ट	नेपाल प्रशासन		१	
२	सहसचिव	रा.प. प्रथम	नेपाल प्रशासन	सामान्य प्रशासन	३	
३	सहसचिव	रा.प. प्रथम	न्याय	कानून	१	
४	सहसचिव	रा.प. प्रथम	स्वास्थ्य सेवा	(फिजिसियन)	१	(सेवा करार)
५	उपसचिव	रा.प. द्वितीय	नेपाल प्रशासन	सामान्य प्रशासन	३	
६	उपसचिव	रा.प. द्वितीय	नेपाल प्रशासन	प्रशासन लेखा	१	
७	उपसचिव	रा.प. द्वितीय	नेपाल न्याय	कानून	१	
८	उपसचिव	रा.प. द्वितीय	परराष्ट्र		१	
९	शाखा अधिकृत	रा.प. तृतीय	नेपाल प्रशासन		६	
१०	शाखा अधिकृत	रा.प. तृतीय	नेपाल न्याय		१	
११	इन्जिनियर	रा.प. तृतीय	इन्जिनिरिङ		१	
१२	कम्प्युटर अधिकृत	रा.प. तृतीय	नेपाल विविध		१	
१३	ना.सु.	राजपत्रअनंकित प्रथम	नेपाल प्रशासन		५	
१४	लेखापाल	राजपत्रअनंकित प्रथम	नेपाल प्रशासन		१	
१५	कम्प्युटर अपरेटर	राजपत्रअनंकित प्रथम	नेपाल विविध		२	
१६	पुस्तकालय सहायक	राजपत्रअनंकित प्रथम	नेपाल शिक्षा,	पुस्तकालय विज्ञान	१	
१७	नायब माइक अपरेटर	राजपत्रअनंकित प्रथम			१	(सेवा करार)
१८	खरिदार	राजपत्रअनंकित द्वितीय	नेपाल प्रशासन		४	
१९	सहायक कम्प्युटर अपरेटर	राजपत्रअनंकित द्वितीय			३	
२०	इलेक्ट्रिसियन	राजपत्रअनंकित द्वितीय			१	
२१	सहायक फोटोग्राफर	राजपत्रअनंकित द्वितीय			१	
२२	प्लम्बर				१	(सेवा करार)
२३	ह.स.चा.				१७	(१६सेवा करार)
२४	कार्यालय सहयोगी				१०	(८सेवाकरार

राष्ट्रपति कार्यालयमा स्वीकृत दरबन्दी ६८ जना रहेका छन् । यस कार्यालयमा जम्मा ४ वटा महाशाखाहरू छन् । ती महाशाखाको कार्यविवरण निम्न बमोजिम रहेको छ ।

क. व्यवस्थापन महाशाखा : माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरूको आर्थिक, प्रशासनिक र अन्य व्यवस्थापकीय कार्यहरू यस महाशाखाले गर्दछ ।

ख. कानून महाशाखा : माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरूको संवैधानिक एवम् कानूनी पक्ष समेटिएका कार्यहरू यस महाशाखाले गर्दछ ।

ग. अन्तर्राष्ट्रिय सम्बन्ध तथा सूचना समन्वय महाशाखा : माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरू मध्ये अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी कार्यहरू र सूचना समन्वय सम्बन्धी कार्यहरू यस महाशाखाले गर्दछ ।

घ. राष्ट्रपतिको निजी सचिवालय महाशाखा : माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरू मध्ये सम्माननीय राष्ट्रपतिज्यूको कार्यक्रम व्यवस्थापन गर्ने एवं निजी सचिवालय सम्बन्धी कार्यहरू यस महाशाखाले गर्दछ ।

माथि उल्लेखित विभिन्न चारवटा महाशाखाहरूको कार्यसम्पादनलाई सहज बनाउन देहायका शाखाहरू रहेका छन् :-

- प्रशासन शाखा : यस शाखा अन्तर्गत भण्डार र दर्ता चलानी इकाई रहेका छन् ।
- आर्थिक प्रशासन शाखा :
- कानून शाखा :
- निजी सचिवालय शाखा :
- अन्तर्राष्ट्रिय सम्बन्ध शाखा :
- सूचना समन्वय शाखा : यस अन्तर्गत पुस्तकालय ईकाई रहेको छ ।

* उ राष्ट्रपतिको स्वकीय सचिवालय एवं विज्ञ टोली : ३१ जना

- विज्ञ, विभिन्न विषयमा : ७ जना ।
- प्रमुख स्वकीय सचिव : १ जना ।
- सचिव : ३ जना ।
- सहसचिव : २ जना ।
- उपसचिव : २ जना ।
- शाखा अधिकृत : ३ जना(भाषा अनुवादक समेत)।
- कम्प्युटर अपरेटर : २ जना ।

- टेलिफोन अपरेटर : २ जना ।
- फोटोग्राफर : १ जना ।
- कार्यालय सहयोगी : ८ जना ।

*पुनश्च: हाल उक्त पद एवं दरवन्दीहरु राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमीक तथा सुविधा सम्बन्धि ऐन, २०७४ सँगै केहि परिवर्तन एवं संशोधन भएका छन् । संशोधन अनुसार बिज्ञ एवं कर्मचारीहरुको नियुक्त भएको छन ।

४. राष्ट्रपतिको कार्यालयबाट प्रदान गरिने सेवा : माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामका माध्यमबाट सेवा प्रदान गरिन्छ ।

५. राष्ट्रपतिको कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी : यस कार्यालयमा जम्मा ६ वटा शाखाहरु रहेका छन् । ती शाखाहरुको जिम्मेवारी देहायबमोजिम कर्मचारीहरुले सम्हाल्ने गरी जिम्मेवारी दिई कार्यसञ्चालन गरिएको छ :-

क्र.स.	नामथर	पद	जिम्मेवार शाखा	सम्पर्क नम्बर
१.	केशव प्रसाद घिमिरे	उपसचिव	प्रशासन शाखा	९८४९४४०९८३
२.	प्रल्हाद प्रसाद पुडासैनी	उपसचिव	निजी सचिवालय शाखा	९८४९४०५४७५
३.		उपसचिव	सूचना समन्वय शाखा	९७४९०२७४३२
४.	लोकनाथ सुवेदी	उपसचिव	आर्थिक प्रशासन शाखा	९८५९०९०९९८
५.	उत्तम कुमार शाही	उपसचिव	अन्तर्राष्ट्रिय सम्बन्ध शाखा	९८४९५७७२९२
६.	गोपीलाल नेपाल	उपसचिव	कानून शाखा	९८४९५७६८२५

पुनश्च: उपसचिव श्री दुरपदा सापकोटा सरुवा भई सो पदमा श्री उत्तम कुमार शाही कायम रहनु भएको र सूचना समन्वय शाखाका उपसचिव श्री कृष्ण मुरारी न्यौपाने सहसचिव पदमा बढुवा भई जानु भएको ।

६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि : यस कार्यालयबाट प्रदान हुने सेवाको लागि दस्तुर लाग्दैन । सरोकारवालासँगको आपसी सहमतिमा तय भएको समयावधिमा सेवाप्रवाह वा कार्यसम्पादन हुने गर्दछ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकार : आन्तरिक प्रशासनिक र अन्य विषयको निर्णय सम्बन्धित महाशाखाबाट पेश हुने टिप्पणीमा सचिवस्तरबाट निर्णय हुन्छ । नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुपर्ने विषयमा यस कार्यालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्मा पेश भई त्यहाँबाट निर्णय गरिने व्यवस्था रहेको छ । साथै संविधान तथा कानून बमोजिम राष्ट्रपतिले सम्पादन गर्ने कार्यको सम्बन्धमा संविधान र सम्बन्धित कानूनमा तोकिए बमोजिम हुने गर्दछ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी : नियमित सेवा प्रवाह र आन्तरिक प्रशासनिक विषयको निर्णयमा चित्त नबुझे सोको सुनुवाई सचिवबाट हुने ।

९. सम्पादन गरेको कामको विवरण : यस कार्यालयबाट यस अवधिमा सम्पादन भएका मुख्य मुख्य कामहरु देहायबमोजिम उल्लेख गरिएको छ :-

- सम्माननीय राष्ट्रपति सरिक हुनु भएका शीतलनिवास परिसरभित्रका, उपत्यकाभित्रका तथा उपत्यका बाहिरका विभिन्न औपचारिक समारोहको व्यवस्थापन : ४९ पटक ।
- विभिन्न चाडपर्व र दिवसमा सम्माननीय राष्ट्रपतिको शुभकामना सन्देश तथा अन्य सन्देश तयारी तथा प्रेषण व्यवस्थापन : ७ वटा ।
- समसामयिक महत्वपूर्ण विषयका विज्ञप्तिहरु: ४२ वटा ।
- सम्माननीय राष्ट्रपतिबाट विभिन्न औपचारिक समारोहमा भएको संबोधन भाषणको तयारी : १७ वटा ।
- सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, माननीय मन्त्रीहरु, प्रदेश प्रमुख , लगायतको सपथ ग्रहण समारोह व्यवस्थापन : ११ पटक
- सम्माननीय राष्ट्रपति समक्ष विदेशी महानुभाव तथा कुटनीतिक व्यक्तित्वहरुको शिष्टाचार भेट तथा शिष्टाचार बिदाइ भेट समारोह व्यवस्थापन : १० पटक ।
- विधेयक/अध्यादेश प्रमाणीकरण व्यवस्थापन : १ वटा
वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ जारी मिति: २०७४।१०।५
- विभिन्न देशका लागि नेपाली राजदूतहरुको नियुक्ति: ६ जना (गैरआवासीय) ।
- सम्माननीय प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको: १ पटक
- वार्षिक प्रतिवदेन ग्रहण: ४ वटा निकायको
- संघीय संसदको अधिवेशनको आह्वान: १ पटक
- संघीय संसदलाई सम्बोधन: १ पटक
- संघीय संसदको अधिवेशनको अन्त्य: १ पटक
- राष्ट्रिय सभाको सदस्यमा मनोनीत: १ पटक (३ जनालाई)
- विभिन्न महानुभावहरुलाई नियुक्ति: ३ पटक

१०. राष्ट्रपतिको कार्यालयका सचिव, प्रवक्ता र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर :

क्र.सं.	नामथर	पद	सम्पर्क नम्बर	इमेल
३	बिनोद केसी	सचिव	९८४१२३८७८४	binodkc@presidentofnepal.gov.np
६	छविन्द्र पराजुली	प्रवक्ता	९८४१४५७८६०	csparajuli@presidentofnepal.gov.np
९	केशव प्रसाद घिमिरे	सहायक प्रवक्ता/सूचना अधिकारी	९८४१४४०९८३	keshab.ghimire@presidentofnepal.gov.np keshabpd_ghimire@yahoo.com

पुनश्च: सचिव श्री भुपेन्द्र प्रसाद पौड्याल सरुवा भई जानु भएको ।

११. ऐन, नियम, विनियम तथा निर्देशिकाको सूची : यस कार्यालयको नियमित कार्यसम्पादनका लागि आकर्षित हुने मुख्य कानूनी तथा नीतिगत प्रावधान देहाय बमोजिम उल्लेख गरिएका छन् :-

- नेपालको संविधान, २०७२
- केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०६३
- सैनिक ऐन, २०६३
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- निजामती सेवा ऐन, २०४९
- भ्रष्टाचार निवारण ऐन, २०५९,
- सार्वजनिक खरिद ऐन, २०६३
- आर्थिक कार्यविधि ऐन, २०५५
- करार ऐन, २०५६
- विभूषण ऐन, २०६४
- कारागार ऐन, २०१९
- सुशासन नियमावली, २०६५
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- निजामति सेवा नियमावली, २०५०
- सार्वजनिक खरिद नियमावली, २०६४
- आर्थिक कार्यविधि नियमावली, २०५६
- विभूषण नियमावली, २०६५
- कारागार नियमावली, २०२०
- नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४
- नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४
- संविधान सभा नियमावली, २०७०
- व्यवस्थापिका- संसद नियमावली, २०७३
- सजय माफी, मुलतवी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१
- सेवा करार निर्देशिका,
- सरकारी निर्णय सरलीकरण निर्देशिका २०६५,

१२. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण : यस कार्यालयको आर्थिक वर्ष २०७४/७५ को माघ, फागुन, चैत्र महिनामा प्राप्त निकास तथा खर्च विवरण तपसिलमा उल्लेख गरिएको छ ।

वृं उं शिं नं	राज्य	वार्षिक बजेट	निकास	खर्च	बैँकी
१०१००१३ राष्ट्रपति (चालु खर्च)	नेपाल सरकार	७६,२९,०००	९,३०,७००	९,३०,७००	६६,९८,३००
१०१०११३ राष्ट्रपतिको कार्यालय (चालु खर्च) प्रशासनिक खर्च समेत	नेपाल सरकार	११,९१,१३,०००	३,०६,३१,४५४	३,०६,३१,४५४	८,८४,८१,५४६
१०१०११४ पूँजीगत खर्च	नेपाल सरकार	३,१६,६२,०००	१,८३,३४०	१,८३,३४०	३,१४,७८,६६०

१३. तोकिए बमोजिमका अन्य विवरण: यस कार्यालयको परिसरमा कार्यालयको आफ्नै भवन, सम्माननीयज्यूको निवास, सभा हल, अन्य भवनहरु र बगैचाहरु रहेका छन् ।

१४. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण :

यस कार्यालयबाट आर्थिक वर्ष २०७४।७५ मा सञ्चालन गरिएका मुख्य मुख्य कार्यक्रमहरु देहायबमोजिम उल्लेख गरिएको छ :-

- सम्माननीय राष्ट्रपतिको लागि निर्माणाधीन निवासको बहुवर्षीय कार्यक्रम अन्तर्गत निर्माण कार्य सञ्चालन भइरहेको,
- निवास निर्माण अन्तर्गतको दोश्रो प्याकेजमा रहेका इलेक्ट्रिकल इन्स्ट्रुमेण्ट जडान, पानी प्रशोधन प्लाण्ट जडान, पानी ट्याङ्की, पर्खाल निर्माण, प्रवेशद्वार आदि निर्माण कार्यको लागि बहुवर्षीय ठेक्का सम्झौता भई कार्य सञ्चालन भइरहेको,
- कार्यालय परिसरमा बोरिङको पानी प्रशोधन गर्ने र ढल निकासका लागि आवश्यक पूर्वाधार सहित निर्माण कार्य सञ्चालन भइरहेको,
- पार्किङ, निर्माण कार्य, visitors waiting Room and Security House मर्मत कार्य भइरहेको ।

१५. सार्वजनिक निकायको वेबसाइट भए सो को विवरण : यस कार्यालयको आफ्नै वेबसाइट र इमेल छ । www.presidentofnepal.gov.np मा गएर यस कार्यालयको सूचना र अन्य महत्वपूर्ण जानकारीहरु हेर्न सकिन्छ । यस कार्यालयको इमेल ठेगाना mail@presidentofnepal.gov.np छ ।

१६. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण : नभएको ।
१७. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्ने तोकिएको समयावधि : यस कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धी सार्वजनिक सरोकारका सूचनाको वर्गीकरण हालसम्म नभएको ।
१८. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण : यस अवधिमा कुनै पनि निवेदन नपरेको ।
१९. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण : यस कार्यालयको सूचना तथा जानकारीहरु कार्यालयको वेबसाइट मार्फत नियमित रुपमा सार्वजनिक गर्ने गरिएको, महत्वपूर्ण औपचारिक कार्यसम्पादन भएकोमा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्ने गरिएको र यस कार्यालयबाट प्रकाशित हुने **शीतल निवास** बुलेटिनमार्फत् पनि आवश्यक जानकारी एवम् सूचनाहरु प्रकाशित हुने गरेको छ ।
२०. राष्ट्रपतिको कार्यालयले आ.व. २०७४/७५ मा सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन देहायमा उल्लेख गरिएको छ :-
- सम्पन्न भएका कार्यहरु:
- माथि दफा १४ मा उल्लेख भएका कामहरु चालु हालतमा रहेका र ती सम्पन्न भैसकेको अवस्था नरहेको ।